



हरित नगर समृद्ध दमक
दमक नगरपालिका

कार्यपालिकाको कार्यालय



प.सं. ०७५/०७६

च.न. ९६६५

मिति:- २०७६/१/१६

वडा कार्यालय सबै
दमक नगरपालिका
दमक, झापा

बिषय - आर्थिक बर्ष २०७६/७७ का योजना कार्यक्रम छनौट गर्दा अवलम्बन गर्नु पर्ने मार्गदर्शन पठाईएको वारे ।

दमक नगर कार्यपालिकाको मिति २०७६/१/१३ गतेको बैठकबाट पारित आर्थिक बर्ष २०७६/७७ मा योजना तथा कार्यक्रम छनौट गर्दा अपनाउनु पर्ने देहाय अनुसारका मार्गदर्शनहरू पठाईएको छ । मार्गदर्शन प्राप्त भएपछि वस्ती स्तरका भेलावाट आ.व. २०७६/०७७ का लागि आयोजना तथा कार्यक्रम छनौट गर्ने व्यवस्था गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध गरिन्छ ।

तपशिल

पूर्वाधार निर्माण

१. गत बर्षको अधुरा आयोजनाहरूलाई पुरा गर्ने ।
२. वडा स्तरीय आयोजनाका लागि रू १० लाख वा सो भन्दा बढी नगर स्तरीय आयोजनाका लागि रू २० लाख वा सो भन्दा बढी रकमका आयोजनाहरू मात्र छनौट गर्ने ।
३. सडक कालोपत्रे आयोजना छनौट गर्दा मुख्य सडक साँग जोडिने अवस्थामा मात्र सहायक सडक कालोपत्रे गर्ने गरी छनौट गर्ने ।
४. कालोपत्रे गर्नु अगाडी अनिवार्य रूपले पक्की, नाला निर्माण गरेको हुनु पर्ने ।
५. नाला निर्माण गर्दा पानी निकासको उचित प्रवन्ध भए मात्र नाला निर्माण आयोजना छनौट गर्ने ।
६. आयोजना छनौट गर्दा सके सम्म चाडो प्रतिफल प्राप्त हुने र अधिकतम वासिन्दाले सुविधा उपयोग गर्न पाउने गरी गर्ने ।
७. अधुरो रहने गरी वा निर्मित संरचनाले कुनै प्रतिफल नदिने वा उपयोगमा आउन नसक्ने अवस्था हुने आयोजना छनौट नगर्ने ।
८. मुख्य सहरी क्षेत्रमा आयोजना छनौट गर्दा पानी निकास, सडक कालोपत्रे, सरसफाई व्यवस्थापन, फूटपाथ र रेलिङ्ग निर्माण एवम्, फलफूल, तरकारी बजार व्यवस्थापन मासु पसल, वध स्थल व्यवस्थापन जस्ता आयोजनाहरूलाई प्राथमिकता दिने ।
९. अर्ध शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा सडक स्तरोन्नती - आवश्यकता अनुसार कालोपत्रे, ग्राभेल पक्की नाला, नदि नियन्त्रण, सार्वजनिक जग्गा सरक्षण जस्ता आयोजनाहरू छनौट गर्ने ।
१०. सडक निर्माण मर्मत सम्भार आयोजना छनौट गर्दा मुख्य सडकहरू साँग जोडिने गरी, कृषि उपजलाई हाटबजार स्थल सम्म पुर्याउन उपयोगी हुने गरी वा अधिकतम बासिन्दाले उपयोग गर्न सक्ने अवस्थाको विचार गरेर पूर्व सम्भाव्यता हेरी छनौट गर्न प्राथमिकता दिने ।
११. वार्डमा रहेका वाल विकास केन्द्रको सुधार, विालयको भौतिक संरचना र फर्निचर सम्बन्धी आयोजना छनौट गर्दा विमान अवस्थाको प्रत्यक्ष निरीक्षण र अध्ययन गरेर मात्र छनौट गर्ने ।
१२. मठ, मन्दिर सम्बन्धी आयोजना छनौट गर्दा ऐतिहासीक, धार्मिक एवम् सास्कृतिक मूल्य महत्वको आधारमा अधिकतम नागरिकले उपयोग गरीरहेको अवस्था र त्यस्तो धार्मिक संस्थामा तत्काल नगरी नहुने कुनै कार्य भए मात्र आवश्यकता हेरेर मात्र छनौट गर्ने ।
१३. आफ्नो वडा भित्र कुनै ताल, पोखरी वा पर्यटकीय क्षेत्र रहेको भए सो को संरक्षण, सर्वद्वन गर्न वा नयाँ ताल पोखरी वा पर्यटकीय क्षेत्र निर्माण गर्न सकिने भए सोको पूर्ण सम्भाव्यता हेरी त्यस्ता आयोजना छनौट गर्न प्राथमिकता दिने ।
१४. आयोजना संचालन गर्दा स्थानीय सरकार संचालन ऐन, राष्ट्रिय योजना आयोग र मन्त्रालयहरूबाट भएको मार्ग दर्शन र यस नगरपालिकाले तयार गरेको मार्ग निर्देशनको परिधि भित्र रहेर मात्र छनौट गर्ने ।
१५. आयोजना संचालन गर्दा शहरी क्षेत्रमा ४०% र ग्रामीण क्षेत्रमा २०% लागतसहभागीता समावेश हुने गरी प्राथमिकता दिनु पर्नेछ ।




हरित नगर समृद्ध दमक
दमक नगरपालिका



कार्यपालिकाको कार्यालय

दमक, झापा

१ नं. प्रदेश, नेपाल



प.सं. ०७५/०७६

च.न. ९६६५

कार्यक्रम

१. लक्षित वर्ग तथा गरीब र विपन्न वर्गहरूको लागि कार्यक्रम छनौट गर्दा, सम्बन्धित वर्गको, जनसंख्या, गरिवीको अवस्था, रोजगारीको स्थिति, उनीहरूको सीप, योग्यता र क्षमताको वास्तविक पहिचान गरी उनीहरू स्वयमबाट संचालन हुने, स्वयम उनीहरूले रोजगारी पाउने र कार्य सम्पन्न भएपछि हुने लाभ स्वयम सम्बन्धित वर्गले उपयोग गर्न सक्ने अवस्थाको विचार गरेर मात्र छनौट गर्ने ।
२. अर्गानिक खेति, तरकारी, फलफूल उत्पादन, माछा तथा पशुपालन, दुग्ध उत्पादन तथा विक्री वितरण, फूल बगैचा निर्माण, मौरी पालन व्यवसाय जस्ता व्यवसाय संचालन र प्रवर्द्धनका लागि समुह वा सहकारी प्रणाली मार्फत व्यवसाय संचालन एवम् प्रवर्द्धन गर्ने आयोजनाहरू मात्र छनौट गर्ने ।
३. तालिम, अनुशिक्षण, प्रशिक्षण सम्बन्धी कार्यक्रम छनौट गर्दा सम्बन्धित वर्गको माग, आवश्यकता, औचित्य र भविष्यमा व्यवसाय संचालन गर्न सक्ने नसक्ने अवस्थाको विश्लेषणका आधारमा छनौट गर्ने ।
४. गैर सरकारी संस्था मार्फत संचालन गरिने कार्यक्रमहरू छनौट गर्दा सम्बन्धित संघ सस्थाको अनिवार्य लागत साझेदारी हुने गरी छनौट गर्ने ।
५. लघु उध्दम, स्वरोजगार तथा आत्मनिर्भरतालाई वढावा दिन स्थानीय श्रम,सीप र साधनको प्रयोग हुन सक्ने र बजारको सम्भावना समेतको आकलन गरेर मात्र छनौट गर्ने ।
६. समाजमा शान्ति, एकता र सद्भाव वढाउने खालका एवम महिला हिंसा विरुद्धका कार्यक्रम, वालमैत्री, महिला मैत्री, वातावरण मैत्री, जेष्ठनागरिकको सम्मानका लागि सासु,ससुरा, छोराछोरी, बुहारी वीच सुसम्बन्ध निर्माण गर्ने गरी छनौट गर्ने ।
७. आगामी २ वर्ष भित्र वाल मैत्री वडा र वालमैत्री नगर निर्माण गर्ने गरी कार्यक्रम छनौट गर्ने ।
८. वडा भित्र, अर्गानिक तरकारीको जात विशेष (जोन) तोकी विकास गर्न सकिने सम्भाव्यता हेरी कार्यक्रम छनौट गर्ने ।
९. कृषि उत्पादन हुने क्षेत्रहरूमा उत्पादन र उत्पादकत्व बढाउने गरी सामुहिक वा सहकारी प्रणाली प्रबर्द्धन गर्न त्यस्तो क्षेत्रमा भौतिक पूर्वाधार एव उपकरण, मल, वीउ, तालिमको व्यवस्था गर्न बजेट बिनियोजन गर्ने ।
१०. नमूना जैविक खेती प्रणालीको बिकासमा प्राथमिकता दिने ।

वडामा बजेट बाँडफाडको आधार

१. जनसंख्या : ४०% २. क्षेत्रफल : ४०% ३. गरिवीको अवस्था : १०% ४. वडागत आम्दानी : १०%

वडागत बजेट बिनियोजन गर्दा निम्नानुसार गर्नु पर्ने :

पूर्वाधार : ६५% आर्थिक बिकास : १०% सामाजिक बिकास : १०% वातावरण, विपद् व्यवस्थापन : ५%

मर्मत सुधार : १०%

गणेश प्रसाद तिमिसिना
प्रमुख प्रशासकिय अधिकृत